



प्रसौनी गाउँपालिका

गाउँ कार्यपालिकाको कार्यालय
प्रसौनी, बारा
मधेश प्रदेश, नेपाल

करारमा कर्मचारी भर्ना सम्बन्धी सूचना ।

प्रथम पटक प्रकाशित मिति (२०७९।०७।२७)

प्रस्तुत विषयमा यस प्रसौनी गाउँपालिकामा प्रधानमन्त्री रोजगार सेवा केन्द्रको लागि आवश्यक रोजगार सहायक र प्राविधिक सहायक पदमा खुल्ला प्रतिस्पर्धाबाट करारमा पदपूर्तिका लागि निम्न बमोजिम योग्यता पुगेका इच्छुक नेपाली नागरिकहरूले १५ (पन्ध्र) दिन भित्र माग बमोजिमका विवरण र राजस्व तिरेको रसिद सहित कार्यालयमा दरखास्त पेश गर्न सम्बन्धित सबैमा जानकारीको लागि यो सूचना प्रकाशित गरिएको छ ।

सि.नं.	विज्ञापन नं.	पद	तह	पद संख्या
१	०१।०७९।०८०	रोजगार सहायक	स्थानीय सेवाको सहायक पाचौं तह सरह	१
२	०२।०७९।०८०	प्राविधिक सहायक	स्थानीय सेवाको सहायक पाचौं तह सरह	१

दरखास्त दस्तुर प्रत्येक विज्ञापनको लागि देहाय अनुसार दस्तुर बुझाउनु पर्नेछ ।

रोजगार सहायक	प्राविधिक सहायक
रु. ५,००।-	रु. ५,००।-

१. दरखास्त दस्तुर बुझाउने विवरण:

बैंकको नाम: हिमालयन बैंक लिमिटेड, शाखा: प्रसौनी गाउँपालिका, प्रसौनी, बारा । **राजस्व खाता नं. :** ०५३०७६८२९४००१९ **खाताको नाम:-** ग.१-१ आन्तरिक राजस्व खाता, प्रसौनी । **२. दरखास्त बुझाउने स्थान:** प्रसौनी गाउँ कार्यपालिकाको कार्यालय, प्रसौनी, बारा । **३. दरखास्त बुझाउने अवधि:** बिहान १० बजे देखि बेलुका ४ बजे सम्म । **४. दरखास्त दिने अन्तिम मिति:** २०७९।०८।११ गते सम्म । **५. सेवा सुविधा तथा अन्य:** स्थानीय तहमा प्राविधिक सहायक र रोजगार सहायक पदपूर्ति सम्बन्धी मापदण्ड, २०७८ को दफा १३ र १४ बमोजिम हुनेछ । **६. छनौटको किसिम:** प्रारम्भिक योग्यताक्रमको सूची प्रकाशन र लिखित परीक्षा तथा प्रयोगात्मक परीक्षा । **७. परिक्षा मिति:** पछि सूचना प्रकाशन गरिनेछ ।

८. प्राविधिक सहायक पदको लागि आवश्यक न्यूनतम योग्यता र अनुभव:

क) सिभिल इन्जिनियरिङ्गमा प्रविणता प्रमाण पत्र तह वा ओभरसियर वा डिप्लोमा तह उत्तीर्ण भएको ।
ख) दरखास्त दिने अन्तिम मितिमा कम्तिमा १८ वर्ष पुरा भई ४५ वर्ष ननाघेको ।
ग) कम्तिमा ३ महिने तालिम लिई आधारभूत कम्प्यूटर सिप भएको ।
घ) पूर्वाधारको निर्माण र मर्मतका लागि आयोजनाको लागत अनुमान, सुपरीवेक्षण र अन्तिम लागत विवरण तयार गर्न सक्ने र विश्लेषण गर्न सक्ने, आयोजनाको लक्ष्य र परिणाम हासिल गर्न टोलीमा काम गरेको अनुभव महिनाको ६ पारस्परिक सम्बन्ध सम्बन्धी सीप सहित कम्तिमा अनुभव भएकोलाई ग्राह्यता दिइनेछ ।

९. रोजगार सहायक पदको लागि आवश्यक न्यूनतम योग्यता र अनुभव:

क) नेपाल सरकारबाट मान्यता प्राप्त शिक्षण संस्थाबाट कम्तीमा प्रवीणता प्रमाण पत्र तह वा सो सरह उत्तीर्ण गरेको
ख) दरखास्त दिने अन्तिम मितिमा १८ वर्ष पुरा भई ४५ वर्ष ननाघेको ।
ग) आधारभूत कम्प्यूटर सीप सम्बन्धी कम्तिमा ३ महिनाको तालिम लिएको ।

१०. आवेदन साथ संलग्न कागजातहरू:

आवेदक स्वयमले प्रमाणित गरेको देहाय बमोजिम कागजातको प्रतिलिपिहरू
क) नागरिकता । ख) न्यूनतम योग्यताको लब्धाङ्क प्रमाण पत्र । ग) चारित्रिक प्रमाण पत्र । घ) तालिमको प्रमाण पत्र ।
ङ) अनुभव भए सोको कागजात च) २ प्रति पासपोर्ट फोटो

११. करार अवधी नियुक्ति भएको मितिबाट बढीमा ६ महिनाको लागि रहनेछ तथा कार्य सन्तोषजनक देखिएमा करार अवधी थप गरिनेछ ।

नोट: दरखास्त फाराम, अन्य जानकारी प्रसौनी गाउँपालिकाको वेबसाईट www.prasaunimun.gov.np मा हेर्न सक्नुहुनेछ ।

प्रमुख प्रशासकीय अधिकृत

